

हुलाक ऐन, २०१९

लालमोहर र प्रकाशन मिति

२०१९।१२।३०।६

संशोधन गर्ने ऐन

लालमोहर र प्रकाशन मिति

१. केही नेपाल कानून (संशोधन र पुनः व्यवस्थापन) ऐन, २०२०	२०२०।१।१९।६
२. हुलाक (प्रथम संशोधन) ऐन, २०३०	२०३०।१।२।१।१
३. न्याय प्रशासन सुधार ऐन, २०३१	२०३१।४।१।६।६
४. न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३	२०४३।७।२।४
५. हुलाक (दोस्रो संशोधन) ऐन, २०४४	२०४४।७।१
६. हुलाक (तेस्रो संशोधन) ऐन, २०४५	२०४५।७।१०
७. सञ्चार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४७	२०४७।७।१।४
८. न्याय प्रशासन ऐन, २०४८	२०४८।२।१।६
९. हुलाक (चौथो संशोधन) ऐन, २०५०	२०५०।६।२।७

२०१९ सालको ऐन नं. ५०

हुलाक सम्बन्धी नेपाल कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन

प्रस्तावना : ^१सर्वसाधारण जनताको सुविधा कायम राख्न हुलाक सम्बन्धी नेपाल कानूनलाई संशोधन र एकीकरण गर्नु बाञ्छनीय भएकोले,

श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाईबक्सको छ ।

परिच्छेद -१

प्रारम्भिक

१. **संक्षिप्त नाम, विस्तार र प्रारम्भ** : (१) यस ऐनको नाम “हुलाक ऐन, २०१९” रहेको छ ।
(२) यो ऐन नेपालभर लागू हुनेछ र नेपाल बाहिर रहेका नेपाली नागरिकलाई पनि लागू हुनेछ ।

^१ केही नेपाल कानून संशोधन र पुनः व्यवस्थापन ऐन, २०२० द्वारा संशोधित ।

(३) दफा ३१, दफा ३२ र परिच्छेद ८ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको मितिदेखि र अरु दफाहरु तुरुन्त प्रारम्भ हुनेछन्।^६

२. **परिभाषा** : विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,-

- (क) “महानिर्देशक” भन्नाले नेपाल सरकारको हुलाक सेवा विभागको महानिर्देशक सम्झनु पर्छ। यो शब्दले सो विभागको महा-निर्देशकको अधिकार प्रयोग गर्ने अरु पदाधिकारीलाई समेत जनाउँछ।
- ^७(ख) “क्षेत्रीय निर्देशक” भन्नाले क्षेत्रीय हुलाक निर्देशनालयको क्षेत्रीय निर्देशक सम्झनु पर्छ र सो शब्दले क्षेत्रीय निर्देशकको अधिकार प्रयोग गर्ने अन्य पदाधिकारीलाई समेत जनाउँछ।
- (ग) “हुलाक हाकिम” भन्नाले हुलाक अड्डाको मुख्य कर्मचारी सम्झनु पर्छ र यो शब्दले हुलाक हाकिमको अधिकार प्रयोग गर्ने अरु कर्मचारीलाई समेत जनाउँछ।
- (घ) “हुलाक वा हुलाक अड्डा” भन्नाले नेपाल सरकारबाट खडा गरिएको हुलाक अड्डा सम्झनु पर्छ र यो शब्दले हुलाक अड्डाको प्रयोजनको निमित्त प्रयोग गरिएको जुनसुकै घर, भवन, कोठा, सवारी वा ठाउँ र हुलाक वस्तुहरु खसाल्नको निमित्त हुलाक अड्डाले राखेको जुनसुकै पत्र मञ्जुषालाई समेत जनाउँछ।
- (ङ) “हुलाक अड्डाको कर्मचारी” भन्नाले हुलाक अड्डाको काममा लगाइएको जुनसुकै व्यक्ति सम्झनुपर्छ।
- (च) “हुलाक वस्तु” भन्नाले चिठ्ठी, समाचारपत्र, पत्रिका, बुकपोष्ट, नमूना प्याकेट, अन्धा साहित्य, पुलिन्दा र हुलाकबाट चलान हुन सक्ने जुनसुकै चीज वा वस्तुलाई समेत जनाउँछ।
- (छ) “चिठ्ठी” भन्नाले चिठ्ठी, हुलाकपत्र र हवाईपत्रलाई समेत जनाउँछ।
- (ज) “आन्तरिक हुलाक वस्तु” भन्नाले नेपालभित्रको कुनै ठेगानामा डेलिभरी हुने गरी नेपालभित्रै पोष्टिङ्ग (हुलाक दाखिल) गरिएको हुलाक वस्तु सम्झनु पर्छ।

^६मिति २०२१/१२/२६ को नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम परिच्छेद ८ मिति २०२३/१/१९ देखि प्रारम्भ हुनेगरी तोकिएको।

^७ चौथो संशोधनद्वारा संशोधित।

- (भ्र) “डाँक थैला” भन्नाले हुलाकबाट चलान गर्दाको अवस्थामा हुलाक वस्तुहरु राखी लैजाने थैला, बाकस, पुलिन्दा वा अरु खाम वा खोललाई समेत जनाउँछ ।
- (ज) “हुलाक महसुल” भन्नाले हुलाकबाट चलान गर्ने हुलाक वस्तुहरुमा लाग्ने महसुल सम्झनु पर्छ ।
- ☒(ट) “हुलाक टिकट” भन्नाले हुलाक वस्तुमा लाग्ने हुलाक महसुल वा अरु कुनै दस्तुर वा रकम अंकित गर्न नेपाल सरकारले निकालेको टिकट सम्झनु पर्छ र सो शब्दले कुनै खाम, हुलाकपत्र वा अरु कुनै वस्तुमा छापेर इम्बस् वा इम्प्रेस गरेर वा फ्रेकिंग मेशिनद्वारा अंकित गरेर लगाइएको टिकटको निस्सालाई समेत जनाउँछ ।
- ☑(ट१) “हुलाक अपराध” भन्नाले यस ऐन बमोजिम सजाय हुने कसूर सम्झनु पर्छ ।
- (ठ) कुनै हुलाक वस्तुको सम्बन्धमा “हुलाकबाट चलान गर्दाको अवस्था” भन्नाले हुलाक वस्तु हुलाक अड्डामा डेलिभरी गरेदेखि ठेगानावालालाई डेलिभरी गरिएको वा पठाउनेलाई फिर्ता डेलिभरी गरिएको वा परिच्छेद-७ अन्तर्गत फछ्याइएको समयसम्मको अवधि सम्झनु पर्छ ।
- (ड) कुनै हुलाक वस्तुको सम्बन्धमा “हुलाक अड्डामा डेलिभरी गर्ने” भन्नाले हुलाक वस्तु पोष्टिंग (हुलाक दाखिल) गर्नको निमित्त तत्सम्बन्धी अधिकार प्राप्त व्यक्तिलाई डेलिभरी गर्ने सम्झनुपर्छ ।
- (ढ) कुनै हुलाक वस्तुको सम्बन्धमा “ठेगानावालालाई डेलिभरी गर्ने” भन्नाले हुलाक वस्तु ठेगानावालाको घर वा कार्यालयमा वा ठेगानावाला आफैलाई वा निजको नोकर वा प्रतिनिधिलाई वा सामान्य प्रचलन अनुसार ठेगानावालाको नाममा आएको हुलाक वस्तुको डेलिभरी लिन अधिकार भएको भन्ने मानिएको अरु व्यक्तिलाई डेलिभरी गर्ने सम्झनु पर्छ ।
- (ण) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन अन्तर्गत बनेको नियमहरुमा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।

^१ पहिलो संशोधनद्वारा संशोधित ।

^२ दोस्रो संशोधनद्वारा थप ।

परिच्छेद - २

एकाधिकार र दायित्व

३. चिट्ठीहरू ओसार्ने एकाधिकार नेपाल सरकारमा सुरक्षित रहने : नेपालभित्र नेपाल सरकारबाट हुलाक व्यवस्था चलाइएका ठाउँहरूमा देहाय बमोजिम बाहेक चिट्ठीहरू ओसार्ने र सो कामको निमित्त चिट्ठीहरू प्राप्त गर्ने, जम्मा गर्ने, पठाउने, चलान गर्ने, डेलिभरी गर्ने र तत्सम्बन्धी अरु सेवाहरूको संचालन गर्ने एकाधिकार नेपाल सरकारको हुनेछ :-

(क) बाटोमा, भ्रमणमा वा यात्रामा कसैले कसैलाई डेलिभरी गरिदिनु भनी दिएको चिट्ठी, कुनै किसिमको ज्याला, इनाम वा मुनाफा नलिई ठेगानावालालाई डेलिभरी गर्ने ।

(ख) पठाउने वा पाउनेको कारोबारसित मात्र सम्बन्ध भएको चिट्ठी कुनै विशेष व्यक्ति मार्फत् पठाउने, र

(ग) जल, स्थल वा हवाई मार्गबाट मालसामानहरू पठाउँदा सँगसँगै पठाइएको सो मालसामानसित मात्र सम्बन्ध भएको चिट्ठी कुनै किसिमको ज्याला, इनाम वा मुनाफा नलिई डेलिभरी गर्ने ।

तर यस दफामा लेखिएको कुनै कुराले खण्ड (क), (ख) वा (ग) मा लेखिए बमोजिमका चिट्ठीहरू हुलाकबाट बाहेक अरु साधनबाट पठाउन भनी जम्मा गर्न कुनै व्यक्तिलाई अधिकार दिएको मानिनेछैन ।

■(घ) वायु सेवाद्वारा संचालित एयर डकुमेन्ट पठाउने वा डेलिभरी गर्ने ।

३क. निजी क्षेत्रलाई हुलाक सेवा संचालन गर्न इजाजत पत्र दिन सकिने : (१) यस ऐनको अन्य दफाहरूमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले कुनै व्यक्ति वा संस्थालाई तोकिएको शर्तहरूको अधीनमा रही यस ऐन बमोजिम संचालन हुने हुलाक सेवा संचालन गर्नको निमित्त इजाजतपत्र दिन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाले पालन गर्नु पर्ने शर्तहरू वा यो ऐन वा यस ऐन अन्तरगत बनेको नियम विपरीत कुनै काम

✓ पहिलो संशोधनद्वारा थप ।

✎ चौथो संशोधनद्वारा थप

- गरेगराएमा त्यस्तो व्यक्ति वा संस्थाबाट भएको क्षतिको हर्जाना भराई कसूरको मात्रा हेरी पाँच वर्षसम्म कैद वा दुई हजार पाँचसय रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
४. **चिट्ठीहरु ओसारन नपाउने व्यक्तिहरु** : नेपालभित्र नेपाल सरकारबाट हुलाक व्यवस्था चलाईएका ठाउँहरुमा यात्री वा सामान ओसारने सवारीको धनी वा निजको मानिस वा प्रतिनिधिले आफ्नो सवारीमा भएको मालसामानसित मात्र सम्बन्ध भएको बाहेक अरु चिट्ठीहरु कसैलाई डेलिभरी गर्न वा डेलिभरी गर्न भनी लिन, जम्मा गर्न, ओसारन वा अरुलाई दिन मनाही गरिएको छ ।
५. **नेपाल सरकारको दायित्व नहुने** : यो ऐनका अरु दफाहरुमा अर्कै कुरा लेखिएकोमा बाहेक हुलाक वस्तुहरु हुलाकबाट चलान गर्दाको अवस्थामा हराएमा गलत डेलिभरी भएमा वा ठीलो डेलिभरी भएमा वा नोक्सान भएमा त्यस्तो दायित्व नेपाल सरकारले व्यहोर्न पर्ने छैन र जालसाजी वा जानाजान गफलतले भए गरेकोमा बाहेक उपरोक्त कुरामा हुलाक अड्डाको कर्मचारीले पनि दायित्व व्यहोर्न पर्ने छैन ।
- ५क. **डाँक ढुवानी गर्नु पर्ने** : कुनै सार्वजनिक यातायात सेवा संचालन गर्ने कुनै व्यक्ति वा संस्थालाई नेपाल सरकारले डाँक ढुवानी गर्न अनुरोध गरेमा त्यस्तो व्यक्ति वा संस्थाले पनि यात्रु वा मालसामानलाई भन्दा बढी प्रथमिकता दिई अनिवार्य रुपले त्यस्तो डाँक ढुवानी गर्नुपर्नेछ, र सो ढुवानी गरे बापत सम्बन्धित व्यक्ति वा संस्थालाई मुनासिब माफिकको भाडा दिइनेछ ।
- ५ख. **घाट ठेक्का लिनेलाई डाँक निःशुल्क तार्न कबुलियत गराउनु पर्ने** : (१) प्रचलित नेपाल कानून बमोजिम घाट ठेक्का दिने अधिकारप्राप्त कार्यालय वा संस्थाले त्यस्तो ठेक्का दिंदा नेपाल सरकारबाट संचालित हुलाक व्यवस्था सम्बन्धी डाँक निःशुल्क तार्नेछु भनी ठेक्का लिनेलाई कबुलियत गराउनु पर्नेछ ।
- (२) यो ऐन प्रारम्भ हुनुभन्दा अघि भएका घाट ठेक्काहरुका सम्बन्धमा निःशुल्क डाँक तार्ने व्यवस्था गर्न नेपाल सरकारले ठेकेदारसँग छुट्टै व्यवस्था गर्न सक्नेछ ।
- ५ग. **समय तालिकामा बस्नु नपर्ने** : नेपाल सरकारबाट ढुवानी भाडा लिने गरी वा निःशुल्क रुपमा डाँक ढुवानी गर्न इजाजत पाएका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने व्यक्ति

^१ पहिलो संशोधनद्वारा थप ।

^२ दोस्रो संशोधनद्वारा थप ।

वा संस्थालाई हुलाक सेवा विभागले यातायात सेवा सञ्चालन गर्नु पर्ने समय तालिका तोकिएको अवस्थामा सोही बमोजिम सञ्चालन गर्नुपर्नेछ ।

५. डाँक परिवहन गराउने विशेष दायित्व : डाँक निर्धारित समय तालिका बमोजिम परिवहन गराउँदा कुनै कठिनाई आइ परेमा आवश्यक सहयोग गर्नु सम्बन्धित ^४स्थानीय प्रशासन, प्रहरी तथा स्थानीय नगरपालिका वा गाउँ विकास समितिको कर्तव्य हुनेछ ।

परिच्छेद - ३

हुलाक महसुल

६. आन्तरिक हुलाक महसुल तोक्ने अधिकार : (१)नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी आन्तरिक हुलाकबाट पठाइने सबै प्रकारको हुलाक वस्तुहरुमा लाग्ने महसुल र अरु दस्तुर तोक्न सक्नेछ र त्यस्तो महसुल र दस्तुर असुल गर्दाको शर्त र बन्देजहरुको सम्बन्धमा नियमहरु बनाउन सक्नेछ ।

(२) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी के कस्तो वस्तुहरुलाई आन्तरिक हुलाकबाट पठाउन सकिन्छ, भन्ने कुरा तोक्न सक्नेछ ।

७. हुलाक महसुल र अरु दस्तुरको भुक्तानी सम्बन्धी नियमहरु बनाउने अधिकार : नेपाल सरकारले नियमहरु बनाई देहायका कुराहरुको व्यवस्था गर्न सक्नेछ ।

- (क) के कस्तो आन्तरिक हुलाक वस्तुहरुमा अगावै हुलाक महसुल तिर्नु पर्ने र त्यसको तरिका बारे,
- (ख) हुलाक महसुल अगावै नतिरेको वा नपुग गरी तिरेकोमा लाग्ने थप हुलाक महसुल,
- (ग) हुलाक वस्तुहरु पठाउने कहाँ फिर्ता पठाउने र सो वापत लाग्ने थप दस्तुर,
- (घ) हुलाक वस्तुहरु विशेष डाँकद्वारा पठाउँदा लाग्ने थप दस्तुर र
- (ङ) हुलाक वस्तुहरु निर्धारित समय नघाई वा सार्वजनिक विदाको दिन हुलाकबाट पठाउन लाग्ने विशेष दस्तुर ।

स्पष्टीकरण : विशेष डाँक भन्नाले विशेष हुलाकी वा विशेष सवारीबाट पठाइने डाँक सम्बन्धित ।

^४ दोस्रो संशोधनद्वारा थप ।

^५ चौथो संशोधनद्वारा संशोधित ।

☒ ८. वैदेशिक हुलाक महसुल तोक्ने नेपाल सरकारको अधिकार : (१) हुलाक वस्तुहरु हुलाकबाट आदान प्रदान गर्ने सम्बन्धमा युनिभर्सल पोष्टल युनियन विश्व हुलाक संघको सदस्य राष्ट्र वा अन्य कुनै विदेशी राष्ट्रसँग नेपाल सरकारको सम्भौता भएकोमा सोही सम्भौता बमोजिमको आधारमा र सम्भौता नभएकोमा सदस्य राष्ट्रको हकमा भए विश्व हुलाक संघको कन्भेन्सनको आधारमा र सदस्य राष्ट्र नभएका अन्य कुनै विदेशी राष्ट्रका हकमा भए आपसी समझदारीको आधारमा हुलाक वस्तुहरु पठाउँदा लाग्ने हुलाक महसुल र अरु दस्तुरहरु नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोक्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम तोकेको महसुल र दस्तुर असुल गर्दाको शर्त बन्देजहरुको सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।

९. ठेगानावालाले तिर्नुपर्ने हुलाक महसुल : (१) हुलाक महसुल वा दस्तुर अगावै भुक्तानी नभएको वा नपुग भुक्तानी भएको हुलाक वस्तुको लाग्ने हुलाक महसुल वा अरु दस्तुर सो हुलाक वस्तुको डेलिभरी लिने ठेगानावालाले तिर्नु पर्छ । त्यस्तो हुलाक वस्तु नखोली फिर्ता गरेमा भने ठेगानावालाले तिर्नु पर्ने छैन ।

तर ठेगानावालालाई दुःख दिने खास बदनियतले कुनै हुलाक वस्तुमा लाग्ने हुलाक महसुल वा अरु दस्तुर अगावै भुक्तानी नगरी वा नपुग भुक्तानी गरी पठाएको हो भन्ने नियन्त्रकलाई लागेमा निजले उक्त महसुल वा दस्तुर मिनाहा गर्न सक्नेछ ।

(२) ठेगानावालाले उक्त महसुल वा दस्तुर तिर्न इन्कार गरेमा वा हुलाकवस्तु नखोली फिर्ता गरेमा वा निजको मृत्यु भएमा वा निज फेला नपरेमा उक्त महसुल वा दस्तुर हुलाक वस्तु पठाउने व्यक्तिले तिर्नु पर्नेछ ।

१०. हुलाक महसुल वा अरु रकमहरु असुल गर्दाको : हुलाक महसुल वा अरु दस्तुर वापत कुनै व्यक्ति उपर लागेको कुनै रकम निजले तिर्न इन्कार गरेमा हुलाक हाकिमले प्रचलित नेपाल कानून बमोजिम लागेको जरिवाना असुल गर्दाको कार्य प्रणाली र अधिकार प्रयोग गरी सो रकम असुल उपर गर्न सक्नेछ, र त्यस्तो व्यक्तिले बाँकी रकम नतिरेसम्म निजको नाममा आएको सरकारी वाहेक अरु हुलाक वस्तुहरु डेलिभरी नगरी रोक्का राख्न सक्नेछ ।

११. हुलाक अड्डाले तिरेको भन्सार महसुल हुलाक महसुल सरह असुल गरिने : नेपाल बाहिरबाट हुलाकद्वारा प्राप्त हुन आएको कुनै हुलाक वस्तुमा लाग्ने भन्सार महसुल हुलाक

* पहिलो संशोधनद्वारा संशोधित ।

अड्डाले तिरिसकेको रहेछ भने सो रकम हुलाक महसुल सरह सम्बन्धित व्यक्तिबाट असूल उपर गरिनेछ ।

१२. हुलाक अड्डाको छाप प्रमाण लाग्ने : (१) कुनै हुलाक वस्तु वापत यो ऐन अन्तर्गत असूल उपर गर्नुपर्ने भनी दावी गरिएको हुलाक महसुल वा अरु दस्तुर उपर गर्ने कारवाईमा :-

- (क) त्यसको ठेगानावालाले बुझिलिने इन्कार गरेको वा निजको मृत्यु भएको वा निज फेला नपरेको भन्ने व्यहोरा जनाई त्यसमा हुलाक अड्डाको छापसमेत लगाई पेश गरिएकोमा लेखिए बमोजिमको व्यहोरा साँचो हो भन्ने प्रमाण लाग्नेछ ।
- (ख) सो वस्तु जसले पठाएको भनी अनुमान लगाईएको छ, अन्यथा प्रमाणित नभएसम्म सोही मान्य हुनेछ ।

(२) कुनै हुलाक वस्तुमा लाग्ने हुलाक महसुल वा अरु दस्तुरको अंक जनाई त्यसमा हुलाक अड्डाको छाप समेत लगाईएकोमा लेखिए बमोजिमको व्यहोरा साँचो भन्ने प्रमाण लाग्नेछ ।

परिच्छेद - ४

हुलाक टिकटहरु

१३. हुलाक टिकटहरुको व्यवस्था गर्ने र तत्सम्बन्धी नियमहरु बनाउने अधिकार : (१) यो ऐनको प्रयोजनको निमित्त आवश्यक विभिन्न प्रकार र मूल्यका हुलाक टिकटहरुको व्यवस्था गर्ने र प्रचलनमा ल्याउने सम्पूर्ण अधिकार नेपाल सरकारमा रहनेछ ।

☒(२) उपदफा (१) को प्रयोजनको लागि नेपाल सरकारले खास गरेर देहायका कुराहरुको पनि व्यवस्था गर्न सक्नेछ :

- (क) हुलाक टिकटको बिक्री दर तोक्ने,
- (ख) हुलाक महसुल वा अरु दस्तुर चुक्ता गर्नको निमित्त हुलाक वस्तुको श्रेणी तोक्ने,
- (ग) प्वाल परेका, च्यातिएका, विकृत भएका र त्यस्तै अरु टिकट प्रचलनमा ल्याउन नसकिने अवस्था तोक्ने,
- (घ) हुलाक टिकटको जिम्मा, बिक्री वितरण र प्रयोग नियमित गर्ने,

* पहिलो संशोधनद्वारा संशोधित ।

- (ड) हुलाक टिकट बिक्री गर्न पाउने गैरसरकारी व्यक्ति र निजले बिक्री गर्दा पालन गर्नुपर्ने शर्त तथा बन्देजहरु तोक्ने,
- (च) हुलाक टिकट बिक्री गर्ने गैरसरकारी व्यक्तिको कर्तव्य तथा पारिश्रमिक तोक्ने,
- (छ) अन्तरराष्ट्रिय जवाफीपत्र (कूपन) प्रचलनमा ल्याउने र त्यसको सटही दर तोक्ने,
- (ज) संयुक्त राष्ट्रसंघबाट बिक्रीको लागि प्राप्त टिकटहरु बिक्री गर्ने ।

परिच्छेद -५

हुलाक वस्तुहरु चलान गर्दाको शर्तहरु

१४. दर्ता भएका समाचारपत्र पत्रिकाको सम्बन्धमा नियमहरु बनाउने अधिकार : (१) समाचारपत्र पत्रिकाहरुलाई दर्ता गरी आन्तरिक हुलाकबाट चलान गर्ने सम्बन्धमा र दर्ता गर्न लाग्ने दस्तुरको सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।

(२) दर्ता गर्ने प्रयोजनको लागि जम्मै वा अधिकांश भागमा विज्ञापन सहित वा रहित सामयिक खबर र तत्सम्बन्धी अरु लेखहरु भएको देहाय बमोजिमको प्रत्येक प्रकाशनलाई समाचारपत्र पत्रिका मानिनेछ :-

- (क) ३२ दिन वा सो भन्दा कम अवधिमा क्रमशः प्रकाशित हुने, र
- (ख) ग्राहकहरुको साँचो सूची भएको ।

(३) एउटै मितिमा अतिरिक्तांक वा पुरक अंक गरी कुनै समाचारपत्र पत्रिकाको साथसाथै निकालिएको पत्र-पत्रिकालाई पनि समाचारपत्र पत्रिकाकै अंग मानिनेछ ।

तर समाचारपत्र पत्रिकामा जस्तै जम्मै वा अधिकांश भाग विज्ञापनसहित वा रहित सामयिक खबर र तत्सम्बन्धी अरु लेखहरु भएको र प्रत्येक पृष्ठको शिरमा समाचार पत्र-पत्रिकाको नाम, मिति छापिएको नभई त्यस्तो अंकलाई समाचारपत्र पत्रिकाको अंक मानिने छैन ।

^{*} पहिलो संशोधनद्वारा संशोधित ।

व्याख्या : यो दफा वा यस दफा अन्तर्गत बनेका नियमहरुमा लेखिएको कुनै कुराले समाचारपत्र पत्रिकाहरुलाई आन्तरिक हुलाकबाट पठाउन वाध्य गरेको मानिने छैन ।

१५. **हुलाक वस्तु पठाउनेलाई फिर्ता गर्ने** : (१) हुलाकबाट चलान गर्दा कुनै हुलाक वस्तुलाई ठेगानावालाको मञ्जुरी बिना र तोकिएबमोजिमको अरु शर्तहरुको अधीनमा रही पठाउनेलाई फिर्ता गर्ने सम्बन्धी व्यवस्था नेपाल सरकारले नियमहरु बनाई गर्न सक्नेछ ।

(२) उपदफा (१) अन्तर्गत बनेका नियमहरुमा व्यवस्था गरिएमा बाहेक कसैले कुनै हुलाक वस्तुलाई हुलाकबाट पठाइसकेपछि फिर्ता माग्न पाउने छैन ।

१६. **हुलाकबाट पठाउन नहुने वस्तुहरु** : (१) देहायका वस्तुहरु हुलाकबाट पठाउन निषेध गरिएको छ :-

- (क) विष्फोटक, खतरनाक, घिनलाग्दो, अस्वास्थ्यकर वा हानिकारक वस्तु बचाउको प्रबन्ध नभएको तिखोधार वा चुच्चो भएको हतियार वा हुलाकबाट चलान हुँदा स्वभावतः अरु हुलाक वस्तुहरुलाई वा हुलाक अड्डाका कर्मचारीलाई हानि पुऱ्याउन सक्ने अरु चिज वस्तु वा जीवजन्तु,
- (ख) अश्लील अपमानजनक, अशिष्ट, राजद्रोही, उत्तेजनात्मक वा शान्ति सुरक्षा खलबल्याउने शब्द चिन्ह वा आकार भएको हुलाक वस्तु,
- (ग) छापाखाना र प्रकाश सम्बन्धी प्रचलित नेपाल कानूनले प्रकाशन गर्न मनाही गरेको पत्र-पत्रिका, किताब वा अरु लिखत,
- (घ) छापाखाना र प्रकाशन सम्बन्धी प्रचलित नेपाल कानूनको रीत नपुऱ्याई सम्पादन गरिएको, छापिएको वा प्रकाशित गरिएको समाचार, पत्रपत्रिका,
- ☐(ङ) जुन मुलुकमा पठाइने हो त्यस्तो मुलुकले हुलाकबाट पठाउन निषेध गरिएको वस्तुहरु
- ☑(च) प्रचलित अरु नेपाल कानूनले वा यो ऐन अन्तर्गत बनेका नियमले हुलाकबाट पठाउन निषेध गरिएको हुलाक वस्तु ।

✓ पहिलो संशोधनद्वारा थप ।

† पहिलो संशोधनद्वारा साविकको खण्ड ड लाई खण्ड च गरिएको ।

१६क. साधारण पत्रद्वारा पठाउन नहुने चिजहरु : कसैले पनि साधारण पत्रद्वारा नगद, चेक, ड्राफ्ट हुन्डी वा त्यस्तै अन्य चिज वस्तु पठाउन हुँदैन । यसरी पठाउन नहुने चिज वस्तु कसैले साधारण पत्रबाट पठाउँदा त्यस्तो चिजवस्तु हानि नोक्सानी हुन गएमा हुलाक अड्डा त्यसको जवाफदेही हुने छैन ।

१७. हुलाक वस्तुहरु हुलाकबाट पठाउने सम्बन्धमा नियमहरु बनाउने अधिकार : [☒](१) हुलाक वस्तुहरु हुलाकबाट पठाउने वा डेलिभरी गर्ने सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ :-

- (क) हुलाकबाट पठाउन नहुने वस्तुहरु,
- (ख) हुलाकबाट वस्तुहरु पठाउन सकिने अवस्था,
- (ग) यो ऐन वर्खिलाप हुलाकबाट पठाइएका वस्तुहरु रोक्का गरी राख्ने त्यस्तो कारवाही टुंगो लगाउने,
- (घ) हुलाक वस्तुहरु पोष्टिड वा डेलिभरी गर्दा भरपाई वा निस्सा लिने दिने र त्यसको भरपाई वा निस्सा वापत लाग्ने थप दस्तुर,
- [☒](ङ) हुलाक वस्तुहरुको खाम तथा खोल, त्यसको ढाँचा, नाप, अधिकतम तौल र खामिने वस्तुहरु नियमित गर्ने र ती हुलाक वस्तुहरुको प्रयोग नियमित गर्ने,
- [☒](च) हुलाक मञ्जूषा (पोष्टबक्स) को व्यवस्था गर्ने र सो प्रयोग गरे वापत लाग्ने दस्तुर तोक्ने,
- [☒](छ) बन्द थैला (पोष्ट व्याग) को सहूलियत प्रदान गर्ने र सो वापतको दस्तुर तोक्ने,
- [☒](ज) आन्तरिक तथा वैदेशिक द्रूत डाँक सेवा सञ्चालन गर्ने ।

[☒] चौथो संशोधनद्वारा थप ।
[☒] पहिलो संशोधनद्वारा संशोधित ।

✓ पहिलो संशोधनद्वारा थप ।
[☒] चौथो संशोधनद्वारा थप ।
[☒] दोस्रो संशोधनद्वारा संशोधित ।

(३) हुलाक वस्तुहरु पोष्टिङ्ग गर्ने समय र तरिका महानिर्देशकले समय समयमा आदेशद्वारा तोकिए बमोजिम हुनेछ ।

१८. भन्सार महसुल असुल गरी हुलाक वस्तु डेलिभरी गर्ने : (१) विदेशबाट प्राप्त भएको हुलाक वस्तुमा भन्सार महसुल लाग्ने कुनै वस्तु रहेको भए शंका लागेमा हुलाक अड्डाले त्यस्तो हुलाक वस्तुको डेलिभरी रोक्का राख्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम रोक्का राखेको हुलाक वस्तु हुलाक हाकिमले स्थानीय भन्सार अधिकारीको रोहवरमा खोली भन्सार महसुल लाग्ने वस्तु फेला परेमा प्रचलित कानून बमोजिम लाग्ने भन्सार महसुल कायम गराई सो रकम हुलाकबाट डेलिभरी पाउने व्यक्ति वा स्थानीय भन्सार कार्यालयमा बुझाएको निस्सा पेश गरेपछि हुलाक वस्तु डेलिभरी दिनेछ ।

(३) हुलाक हाकिम र स्थानीय भन्सार अधिकारीले रोक्का रहेको मालसामान प्रापकको रोहवरमा खोली भन्सार महसुल कायम गरिसकेपछि हुलाक अड्डाको विवरण खातामा समेत हस्ताक्षर गर्नुपर्नेछ ।

(३) भन्सार महसुल लाग्ने हुलाक वस्तु डेलिभरी हुन नसकेमा वा प्रापकले डेलिभरी लिन नचाहेमा वा प्रेषकलाई फिर्ता पठाउनु नपर्ने भएमा वा प्रापकलाई सूचना दिएको पैतालीस दिनसम्ममा पनि डेलिभरी लिन नआएमा हुलाक अड्डाले त्यस्ता हुलाक वस्तु लिलाम बिक्री गरी त्यसबाट प्राप्त रकम राजस्वमा आम्दानी बाँध्नेछ ।

१९. निकासी वा पैठारी गर्न मनाही भएका मालसामानको सम्बन्धमा कारवाही गर्ने : प्रचलित कानून बमोजिम नेपाल अधिराज्य बाहिर वा भित्र निकासी वा पैठारी गर्न मनाही भएको कुनै मालसामान हुलाकबाट निकासी पैठारी हुन लागेको छ भन्ने शंका लागेमा त्यस्ता मालसामान वा डाँक नै रोक्का राखी सो कुराको तलासी लिने वा लिन लगाउने अधिकार नेपाल सरकारबाट अधिकारप्राप्त अधिकारीलाई हुनेछ । तलासीबाट प्राप्त भएको निकासी वा पैठारी गर्न मनाही भएको त्यस्तो मालसामान आवश्यक कानूनी कारवाहीको लागि प्रचलित कानून बमोजिम अधिकारप्राप्त अधिकारीसमक्ष बुझाइदिनुपर्नेछ ।

२०. सार्वजनिक हितका निमित्त प्रयोग गर्न पाउने अधिकार : (१) कुनै सार्वजनिक संकटकालीन अवस्था आइपरेमा वा सार्वजनिक शान्ति सुरक्षाको निमित्त आवश्यक परेमा

^{२०} दोस्रो संशोधनद्वारा संशोधित ।

नेपाल सरकार वा सो कामको लागि नेपाल सरकारबाट अधिकार भएको कुनै अधिकृतले लिखित आदेश पठाई हुलाकबाट चलान गर्दाको अवस्थाको कुनै खास हुलाक वस्तु वा कुनै खास किसिमको हुलाक वस्तुलाई सोही आदेशमा तोकिए बमोजिम रोक्का गरी राख्न वा टुंगो लगाउन निर्देश दिन सक्नेछ ।

(२) कुनै सार्वजनिक संकटकालीन अवस्था आइपरेको हो होइन वा उपदफा (१) अन्तर्गत गरिएको कुनै काम सार्वजनिक शान्ति सुरक्षाको निमित्त हो होइन भन्ने प्रश्न उठेमा तत्सम्बन्धमा नेपाल सरकारले गरिदिएको प्रमाणपत्रहरूलाई सबूद मानिनेछ ।

२१. नक्कली टिकट वा चलन गरिसकेको टिकट लागि आएका हुलाक वस्तुहरूमा कारबाही

गर्ने अधिकार : (१) नक्कली टिकट वा चलन गरिसकेको टिकट लागेको कुनै हुलाक वस्तु हुलाकबाट प्राप्त हुन आएमा सम्बन्धित हुलाक हाकिमले म्याद तोकी सो म्यादभित्र आफैं वा वारिस पठाई सो वस्तु लिन हुलाक अड्डामा हाजिर हुन आउनु भनी ठेगानावालाका नाउँमा लिखित सूचना पठाउनु पर्दछ ।

(२) म्यादभित्र हुलाक अड्डामा ठेगानावाला वा निजको प्रतिनिधि हाजिर भई नक्कली टिकट वा चलन गरिसकेको टिकट लागेको र पठाउनेको नाम र ठेगाना जनाएको जति हिस्सा हुलाक हाकिमलाई बुझाई दिन मंजुर गरेमा सो हुलाक वस्तु ठेगानावाला वा निजको प्रतिनिधिलाई डेलिभरी गरिदिनुपर्छ ।

(३) म्यादभित्र ठेगानावाला वा निजको प्रतिनिधि हाजिर नभएमा वा हाजिर भए तापनि उपदफा (२) बमोजिम चाहिएको हुलाक वस्तुको सम्बन्धित भाग बुझाई दिन मंजुर नगरेमा त्यस्तो हुलाक वस्तुलाई ठेगानावाला वा निजको प्रतिनिधिलाई डेलिभरी नगरी महानिर्देशकले तोकिएको तरिकाले टुंगो लगाइनेछ ।

स्पष्टीकरण : यस दफाको प्रयोजनको निमित्त “हुलाक टिकट” भन्नाले विदेशी मुलुकको हुलाक टिकटलाई समेत जनाउँछ ।

२२. समाचार-पत्र पत्रिका र अरु वस्तुहरू रोक्का गर्ने अधिकार : (१) हुलाकबाट पठाउन दफा

१६ ले मनाही गरेको भन्ने शंका लागेको कुनै समाचारपत्र, पत्रिका, किताव वा अरु लिखतलाई हुलाकबाट चलान गर्दाको अवस्थामा रोक्का गर्ने अधिकार ^१सम्बन्धित हुलाक हाकिमलाई हुनेछ ।

^१ पहिलो संशोधनद्वारा संशोधित ।

^२ चौथो संशोधनद्वारा संशोधित ।

(२) सम्बन्धित हुलाक हाकिमले उपदफा (१) अन्तर्गत रोक्का गरिएको हुलाक वस्तुलाई नेपाल सरकारबाट तोकिएको सम्बन्धित अधिकृत छेउ बुभाई दिनु पर्दछ र रोक्का गरिएको कुराको सूचना अधिकृतले ठेगानावालालाई दिनु पर्छ ।

(३) नेपाल सरकारबाट अधिकारप्राप्त अधिकृतले जाँची हेर्दा लेखिए बमोजिम मनाही भएको कुनै समाचार, पत्रपत्रिका, किताव वा अरु लिखत भएको भन्ने लागेमा आफूले उचित देखे बमोजिमको आदेश दिन सक्नेछ र त्यस्तो कुनै कुरा भएको भन्ने नलागेमा र तत्काल प्रचलित अरु नेपाल कानून बमोजिम पनि कब्जा गर्नुपर्ने नभएमा, त्यस्तो हुलाक वस्तुलाई फुकुवा गरिदिनेछ ।

तर-

(क) त्यसरी रोक्का भएको हुलाक वस्तुसँग सरोकार भएको कुनै व्यक्तिले रोक्का भएको मितिले २ महिनाभित्र सो वस्तु फुकुवा गरी पाउँ भन्ने नेपाल सरकारबाट अधिकार प्राप्त अधिकृतसमक्ष निवेदनपत्र दिन सक्नेछ र सो अधिकृतले त्यस्तो निवेदनपत्र उपर विचार गरी आफूले उचित देखेको आदेश दिन सक्नेछ ।

(ख) रोक्का गरिएको हुलाक वस्तु फुकुवा गरी पाउँ भन्ने कुनै निवेदन अस्वीकृत भएमा निवेदकले अस्वीकृतको आदेशको सूचना पाएका मितिले २ महिनाभित्र हुलाक वस्तु फुकुवा गराई पाउँ भनी पुनरावेदन अदालतमा निवेदन दिन सक्नेछ र पुनरावेदन अदालतमा निवेदन दिँदा रोक्का भएको हुलाक वस्तुमा दफा १६ ले मनाही भएको समाचारपत्र, पत्रिका, किताव वा अरु लिखत थिएन भन्ने कुराको आधार लिएको हुनुपर्छ ।

२३. □

२४. अधिकार क्षेत्रमा प्रतिबन्ध : दफा २२ अन्तर्गत दिइएको कुनै आदेश वा गरिएको कुनै कारवाहीको सम्बन्धमा सो दफाको उपदफा (३) को प्रतिबन्धात्मक वाक्यांश (ख) बमोजिम बाहेक कुनै अदालतमा प्रश्न उठाउन सकिने छैन ।

□ न्याय प्रशासन ऐन, २०४८ द्वारा संशोधित ।

□ न्याय प्रशासन सुधार (पहिलो संशोधन) ऐन, २०३३ द्वारा खारेज ।

परिच्छेद-६

रजिष्टरी, बीमा र मूल्यदेय हुलाक

२५. हुलाक वस्तुहरूको रजिष्टरी : हुलाकबाट हुलाकवस्तु पठाउनेले यो ऐनको अरु दफाहरूमा लेखिएका कुराहरूको अधीनमा रही सो हुलाक वस्तुलाई रजिष्टर गराउन सक्नेछ र त्यसको रसिद लिन सक्नेछ । साधारण हुलाकबाट पठाउँदा लाग्ने हुलाक महसुल माथि रजिष्टरी वापत लाग्ने अरु थप दस्तुर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरि तोक्न सक्नेछ ।

२६. रजिष्टरीको सम्बन्धमा नियमहरू बनाउने अधिकार : (१) हुलाक वस्तुहरूको रजिष्टरी सम्बन्धमा नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरूमा देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछ ।

(क) रजिष्टरी गर्नुपर्ने कुराहरू,

(ख) रजिष्टरीको निमित्त लाग्ने दस्तुर तिर्ने तरिका, र

(ग) रजिष्टरी गर्नुपर्ने तर लाग्ने दस्तुर अगावै नतिरी पोष्टिंग गरिएको हुलाक वस्तुलाई ठेगानावालालाई डेलिभरी गर्दा वा पठाउनेलाई फिर्ता डेलिभरी गर्दा दोब्बर दस्तुर लाग्ने ।

(घ) हराएको रजिष्टरीको खोज तलास गर्ने तरिका र सो हराए वापत दिइने क्षतिपूर्तिको रकम ।

(३) रजिष्टरीको निमित्त पोष्टिंग भएका हुलाक वस्तुहरूलाई रजिष्टरी गरिएपछि महानिर्देशकले समय समयमा आदेश जारी गरी तोकिएको समयमा र तरिका अनुसार ठेगानावालालाई डेलिभरी गरिनेछ वा पठाउनेलाई फिर्ता डेलिभरी गरिनेछ ।

२७. हुलाक वस्तुहरूको बीमा : नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहायका कुराहरूको निर्देशन दिन सक्नेछ :-

(क) हुलाक वस्तु हुलाकबाट चलान गर्दाको अवस्थामा हराउने वा नोक्सान हुने खतराबाट बचाउनको निमित्त सम्बन्धित हुलाक अड्डामा यो ऐनको अरु दफाहरूमा लेखिएको कुराहरूको अधीनमा रही बीमा गराउने र त्यसको रसिद पोष्टिंग गर्ने व्यक्तिलाई हुलाक अड्डाबाट दिने, र

✓ पहिलो संशोधनद्वारा थप ।

- (ख) बीमा वापत सोही सूचनामा तोकिए बमोजिमको थप दस्तुर लाग्ने ।
२८. **हुलाक वस्तुहरूको बीमा अनिवार्य गराउने अधिकार** : नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सोही सूचनामा तोकिएका हुलाक वस्तुहरूको बीमा अनिवार्य गराउन सक्नेछ, र बीमा गर्न अनिवार्य भएको हुलाक वस्तु बीमा नगरी पोष्टिंग गरिएमा सोही सूचनामा तोकिएको विशेष दस्तुर लिई मात्र ठेगानावालालाई डेलिभरी गर्ने वा पठाउनेलाई फिर्ता डेलिभरी गर्ने गरी निर्देश दिन सक्नेछ ।
- तर सो बमोजिम दस्तुर लिएको कारणले त्यस्ता हुलाक वस्तुको सम्बन्धमा नेपाल सरकारले कुनै दायित्व व्यहोर्नु पर्ने छैन ।
२९. **बीमा सम्बन्धी नियमहरू बनाउने अधिकार** : (१) नेपाल सरकारले बीमा सम्बन्धी नियमहरू बनाउन सक्नेछ ।
- (२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरूमा देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछ :-
- (क) दफा २७ अन्तर्गत बीमा गराउन सकिने हुलाक वस्तुहरूको किसिम,
- (ख) बीमा गराउन सकिने रकमको हद अंक,
- (ग) बीमा दस्तुर तिर्ने तरिका, र
- (घ) बीमा गरिएका हुलाक वस्तुहरूको क्षतिपूर्ति दिने ।
- (३) बीमाको निमित्त हुलाक अड्डामा दाखिल भएका हुलाक वस्तुहरूलाई बीमा गरिसकेपछि, महानिर्देशकले समय समयमा आदेश जारी गरी तोकिएको स्थान र समयमा तोकिएको तरिका अनुसार डेलिभरी तथा दर्ता गरिनेछ ।
३०. **बीमा गरिएको हुलाक वस्तुहरूको सम्बन्धमा नेपाल सरकारको दायित्व** : तोकिएका शर्त र बन्देजहरूको अधीनमा रही बीमा गरिएको हुलाक वस्तुमा वा त्यसभित्रको कुनै चिज वस्तु हुलाकबाट चलान गर्दाको अवस्थामा हराएमा वा नोक्सान भएमा सो हुलाक वस्तु जति रकममा बीमा गराएकोछ, सो अंकमा नबढाई त्यतिसम्म क्षतिपूर्ति पठाउनेलाई दिने दिलाउने दायित्व नेपाल सरकारको हुनेछ ।
- तर कुनै हालतमा पनि हराएको वा नोक्सान भएको वस्तुको वास्तविक मूल्यभन्दा बढी क्षतिपूर्ति दिनु पर्ने छैन ।

३१. मूल्यदेय हुलाक वस्तुहरु हुलाकबाट चलान गर्दाको : नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी देहाय बमोजिमको व्यवस्था गर्न सक्नेछ :-

- (क) यो ऐनका अरु दफाहरुमा लेखिएका कुराहरुको अधीनमा रही हुलाकबाट हुलाकवस्तु पठाउनेले सो वस्तुमा जति रकम लेखिदिएको छ त्यति रकम ठेगानावालाबाट असुल उपर गरी हुलाक वस्तु डेलिभरी गर्ने र असुल भएको रकम हुलाक वस्तु पठाउनेलाई बुझाउने, र
- (ख) सो वापत हुलाक वस्तु पठाउनेले तिर्नुपर्ने दस्तुर ।

तर मूल्यदेय वस्तुको रकम ठेगानावालाबाट असुल उपर नभएमा नेपाल सरकारले कुनै दायित्व व्यहोर्नु पर्ने छैन । यस दफा बमोजिम पठाइएका हुलाक वस्तुलाई मूल्यदेय हुलाक वस्तु भनिनेछ ।

३२. मूल्यदेय हुलाक वस्तुहरुको सम्बन्धमा नियमहरु बनाउने अधिकार : (१) मूल्यदेय हुलाक वस्तुहरु हुलाकबाट चलान गर्ने सम्बन्धमा नेपाल सरकारले नियमहरु बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ :-

- (क) मूल्यदेय गरी पठाउन सकिने हुलाक वस्तुहरुको किसिम,
- (ख) पाएको सच्चा (बोनाफाइड) आदेशबमोजिम पठाउन लागेको हो भनी पठाउनेले घोषित नगरेसम्म कुनै हुलाक वस्तु मूल्यदेय गरी पठाउन नदिने,
- (ग) मूल्यदेय हुलाक वस्तु डेलिभरी गरी असूल गरिने मूल्यको हद अंक,
- (घ) मूल्यदेय हुलाक वस्तु पठाउनेले भर्नुपर्ने विवरणपत्रको ढाँचा र दस्तुर तिर्ने समय र तरिका,
- (ङ) कुनै मूल्यदेय हुलाक वस्तु डेलिभरी गरी असूल उपर भएको रकममा कुनै जालसाजी भएमा सो रकम ठेगानावालालाई फिर्ता गर्ने व्यवस्था, र
- (च) मूल्यदेय हुलाक वस्तुहरु डेलिभरी गर्ने वा त्यसको मूल्य तिर्ने सम्बन्धमा परेका उजूरीहरुको जाँचबुझको निमित्त लाग्ने दस्तुर तोक्ने ।

(३) हुलाक वस्तु मूल्यदेय गरी पठाउन पोष्टिङ्ग गर्न सकिने हुलाक अड्डाको नाम, समय र अपनाउनु पर्ने तरिका र मूल्यदेय हुलाक वस्तुहरूलाई डेलिभरी गर्ने हुलाक अड्डाको नाम, समय र तरिका महानिर्देशकले समय समयमा आदेश जारी गरी तोकिएका बमोजिम हुनेछ ।

(४) यस दफाको उपदफा (२) को खण्ड (ड) अन्तर्गत बनेको कुनै नियम बमोजिम गरेको वा सो बमोजिम भनी सम्झी असल नियतले गरेको कुनै काम कार्यको सम्बन्धमा नेपाल सरकार वा हुलाक अड्डाको कुनै कर्मचारी उपर कुनै नालेस, उजूर वा कानूनी कारवाइ चल्ने छैन ।

३३. अरु राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकार : (१) हुलाक वस्तुहरूलाई साधारण हुलाकबाट वा रजिष्टरी गरी वा बीमा गरी वा मूल्यदेय गरी हुलाक मार्फत आदान प्रदान गर्ने सम्बन्धमा नेपाल र अरु विदेशी राष्ट्रको बीचमा भएको व्यवस्था वा युनिभर्सल पोष्टल युनियन (विश्व हुलाक संघ) को कन्भेन्सनलाई लागू गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरूमा देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछ :-

(क) उपदफा (१) मा लेखिए बमोजिमका हुलाक वस्तुहरू पठाउनेले पोष्टिङ्ग गर्दा तथा ठेगानावालाले डेलिभरी लिँदा भर्नुपर्ने विवरणपत्रको ढाँचा अपनाउनु पर्ने तरिका, र

(ख) उपदफा (१) मा लेखिए बमोजिमका हुलाक वस्तुहरू पठाउन लाग्ने दस्तुर ।

परिच्छेद- ७

डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरू

३४. डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरू फछर्याउने सम्बन्धमा नियमहरू बनाउने अधिकार : (१) कुनै कारण परी डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरूलाई फछर्याउने सम्बन्धमा नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरूमा देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछ :-

(क) हुलाक अड्डाबाट डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरुलाई सोही अड्डामा राखी छोड्ने अवधि, र

(ख) डेलिभरी गर्न नसकेका हुलाकवस्तुहरुको सूची प्रकाशित गर्ने ।

(३) डेलिभरी गर्न नसकेको हुलाक वस्तुलाई यस दफाको उपदफा (२) को खण्ड (क) अन्तर्गत बनेका नियमहरुले तोकिएको अवधिसम्म हुलाक अड्डामा राखिसकेपछि, फिर्ता चिट्ठी फाँटमा चलान गरी पठाइनेछ ।

३५. फिर्ता चिट्ठी फाँटमा पठाएका डेलिभरी गर्न नसकेका हुलाक वस्तुहरुलाई फछ्यार्जने : (१)

दफा ३४ को उपदफा (३) बमोजिम फिर्ता चिट्ठी फाँटमा पठाइएको हुलाक वस्तुमा देहाय बमोजिम गरिनेछ :-

(क) हुन सकेमा ठेगानावाला कहाँ हुलाकबाट पुनः चलान गरी पठाउने वा

(ख) सो बमोजिम पठाउन नसकिने भएमा सो फाँटको सम्बन्धित कर्मचारीले गोप्य रुपबाट हुलाक वस्तु खोली पठाउनेको नाम र ठेगाना हेरी पुनः बन्द गर्ने ।

(२) पठाउनेको नाम र ठेगाना पत्ता लागेमा सो हुलाक वस्तुलाई कुनै थप महसुल वा दस्तुर नलिई वा नेपाल सरकारले नियमहरु बनाई तोकिएको महसुल वा दस्तुर लिई पठाउने कहाँ हुलाकबाट फिर्ता पठाइनेछ ।

३६. डेलिभरी गर्न नसकेको हुलाक वस्तुहरुलाई अन्तिम रुपबाट फछ्यार्जने : दफा ३४ र दफा

३५ अन्तर्गत फछ्यार्जने नसकेका हुलाक वस्तुहरुलाई नेपाल सरकारले नियमहरु बनाई कुनै अवधि तोकिएको भए सो अवधिसम्म फिर्ता चिट्ठी फाँटमा राखी छोडिनेछ र सोही नियमहरु अनुसार अरु कारवाही गरिनेछ ।

■तर-

(क) त्यसरी बुझाउन नसकेका हुलाक वस्तुमा चिट्ठी भए नष्ट गर्ने र अरु हुलाक वस्तुको हकमा सडी गली नजाने किसिमको बिक्री योग्य चिज वस्तु वा नगद रकम भए त्यस्तो चिज वस्तु वा नगद रकमलाई एक वर्षको अवधिसम्म फिर्ता चिट्ठी फाँटमा राखी छोडिनेछ र सो अवधिसम्म कसैले आफ्नो हक देखाउन नसकेमा नगद रकम भए नगद र बिक्री योग्य चिज वस्तु भए बढाबढीमा बिक्री

✓ पहिलो संशोधनद्वारा संशोधित ।

गरी आएको नगद रकमलाई नेपाल सरकारको सर्वसञ्चित कोषमा दाखिल गरिनेछ ।

- (ख) वैदेशिक हुलाक वस्तु भए जुन राष्ट्रबाट त्यस्तो हुलाक वस्तु प्राप्त हुन आएको हो त्यस्तो राष्ट्रसँग नेपाल सरकारको कुनै सम्झौता भएमा सोही सम्झौता बमोजिम र त्यस्तो सम्झौता नभएमा युनिभर्सल पोस्टल यूनियन (विश्व हुलाक संघ) को कन्भेन्सन अनुसार फछ्युर्माण पर्छ ।

परिच्छेद- ८

धनादेश (मनिअर्डर)

३७. धनादेशको व्यवस्था गर्ने र तत्सम्बन्धी नियमहरू बनाउने अधिकार : (१) नेपाल सरकारले धनादेशको व्यवस्थाबाट हुलाक अड्डाहरू मार्फत साना-साना रकमहरू आदान प्रदान हुने व्यवस्था गर्न र तत्सम्बन्धी नियमहरू बनाउन सक्नेछ :-

(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरूमा देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछ ।

(क) धनादेशबाट आदान प्रदान गर्न सकिने रकमको हद अंक,

(ख) धनादेश चालू रहने अवधि र

(ग) धनादेश वा तत्सम्बन्धी अरु कुराहरू वापत लाग्ने कमिशन वा महसुलको दर ।

- ३७क. धनादेश सञ्चालन कोष : (१) नेपाल सरकारले धनादेश रकमको भुक्तानी दिने प्रयोजनको लागि धनादेश सञ्चालन कोष (रिभल्भिड फण्ड) स्थापना गर्न सक्नेछ ।

(२) धनादेश सञ्चालन कोषमा नेपाल सरकारले जम्मा गरिदिएको रकम र अन्य तोकिए बमोजिमका रकमहरू रहनेछन् ।

(३) धनादेश सञ्चालन कोषको सञ्चालन कार्यविधि तोकिए बमोजिम हुनेछ ।

^{२७} दोस्रो संशोधनद्वारा थप ।

३८. धनादेश पठाउनेले सो आदेश बमोजिमको रकम फिर्ता माग्न र सो रकम पाउनेको नाम

बदल्न सक्ने : (१) दफा ३७ अन्तर्गत बनेका नियमहरूमा थप कमिशन वा महसुल असूल गर्ने सम्बन्धमा तोकिएको शर्तहरूका अधीनमा रही धनादेशबाट हुलाक अड्डा मार्फत रकम पठाउने व्यक्तिले सो रकम आदेशमा तोकिएको व्यक्तिलाई भुक्तानी गर्न नसकिएमा आफुलाई नै फिर्ता भुक्तानी गराउन वा आफनो निर्देश बमोजिम अर्कै व्यक्तिलाई भुक्तानी गराउन सक्नेछ ।

(२) धनादेश बमोजिम रकम पाउने र धनादेश पठाउने दुवै फेला नपरेमा र धनादेश पठाइएको मितिले १ वर्षको अवधिसम्ममा पनि पठाउने र पाउने कसैले पनि दाबी नगरेमा सो अवधि नाघेपछि सो रकम बापत नेपाल सरकारमा कुनै दाबी लाग्नेछैन ।

३९. हुलाक आदेशको व्यवस्था गर्ने अधिकार : (१) नेपाल सरकारले समय समयमा तोकेका रकम हुलाकद्वारा आदान प्रदान गर्न सक्ने गरी उपयुक्त देखेको ढाँचाको हुलाक आदेश प्रचलनमा ल्याउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रचलनमा ल्याइएका हुलाक आदेश पठाउँदा, विक्री गर्दा खारेज गर्दा वा त्यसको भुक्तानी गर्दा लाग्ने कमिशनको दर, अपनाउनु पर्ने तरिका र पालन गर्नुपर्ने अन्य शर्त बन्देजहरूको सम्बन्धमा नेपाल सरकारले नियम बनाउन सक्नेछ ।

(३) हुलाक आदेश विक्री गर्ने र भुक्तानी दिने हुलाक अड्डाको नाम समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी महानिर्देशकले तोक्नेछ ।

४०. विदेशी राष्ट्रसँग भएको व्यवस्थालाई लागू गर्ने अधिकार : (१) नेपाल र अरु विदेशी राष्ट्रहरूको बीचमा हुलाक अड्डा मार्फत धनादेशहरू पठाउने र त्यसको भुक्तानी गर्ने सम्बन्धमा भएको व्यवस्थालाई लागू गर्न नेपाल सरकारले नियमहरू बनाउने सक्नेछ ।

(२) उपदफा (१) ले दिएको अधिकार सर्वमान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरूमा देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछ :

(क) नेपालबाट त्यस्तो आदेशहरू पठाउँदा र नेपालमा त्यस्तो आदेशको भुक्तानी गर्दा अपनाउनु पर्ने तरिका र पालन गर्नुपर्ने शर्तहरू, र

✓ पहिलो संशोधनद्वारा संशोधित ।

(ख) सो बापत लागने कमिशनको दर ।

४१. गलत व्यक्तिलाई धनादेशको भुक्तानी भएमा गर्ने : कुनै व्यक्तिलाई धनादेश बमोजिमको भुक्तानी गर्नुपर्ने भन्दा बढी रकम हुलाक अड्डाका कर्मचारीबाट भुक्तानी गरिएकोमा सो बढी भुक्तानी भएको जति रकम निजले कुनै मनासिब कारण बिना फिर्ता नगरेमा वा फिर्ता गर्न इन्कार गरेमा वा कुनै धनादेश बमोजिम कुनै व्यक्तिलाई भुक्तानी गर्नुपर्ने रकम अर्कै व्यक्तिलाई हुलाक अड्डाका कर्मचारीबाट भुक्तानी गरिएकोमा गलतिले भुक्तानी भएको रकम निजले कुनै मनासिब कारण बिना फिर्ता नगरेमा वा गर्न इन्कार गरेमा महानिर्देशकबाट अधिकार पाएको हुलाक अड्डाको कर्मचारीले त्यस्तो फिर्ता लिनु पर्ने रकम त्यस्ता व्यक्तिबाट सरकारी मालपोत बाँकी सरहको कारबाही गरी असूल उपर गर्नुपर्छ । त्यस्तो रकम फिर्ता गर्नु नपर्ने कुनै मनासिब माफिकको कारण भएमा सम्बन्धित व्यक्तिले नै सो कारण पेश गर्न र प्रमाणित गर्न सक्नुपर्छ ।

४२. धनादेशसम्बन्धी दायित्वबाट बचाउ : देहायको काम कुरामा नेपाल सरकारउपर वा हुलाक अड्डाका कुनै कर्मचारी उपर कुनै नालेश, उजूर लाग्न वा कानूनी कारबाही चलन सक्ने छैन :

(क) यस परिच्छेद अन्तर्गत बनेका कुनै नियम अन्तर्गत गरेको कुनै काम कुरा, वा

(ख) धनादेश पठाउने व्यक्तिले धनादेशको रकम भुक्तानी पाउने व्यक्तिको नाम वा ठेगाना दिँदा गलत वा अपूरो गरिदिएको कारणले गलत भुक्तानी हुन गएकोमा,

तर धनादेशको रकम भुक्तानी पाउने व्यक्तिको परिचय थाहा हुन चाहिने पर्याप्त विवरण प्राप्त भएको छ भन्ने विश्वास गर्न सकिने मनासिब माफिकको कारण भई त्यस्तो अपूरो नाम वा ठेगाना स्वीकार गरिएको भए मात्र त्यसरी नाम वा ठेगाना अपूरो गरी दिएको कारणले गलत भुक्तानी हुन गएकोमा नालेश, उजूर वा कानूनी कारबाईबाट सम्बन्धित हुलाक अड्डाको कर्मचारीले छुटकारा पाउनेछ, वा

(ग) हुलाक अड्डाको कर्मचारीको जानाजान जालसाजी वा गफलत नभै अरु साधारण आकस्मिक भुलचुकको कारण कुनै धनादेशको रकम भुक्तानी गर्न इन्कार गरिएको वा ढिलाई भएकोमा, वा

(घ) धनादेश पठाइएको मितिले १ वर्षको अवधि नाघेपछि त्यसको गलत भुक्तानी हुन गएकोमा, वा

(ड) नेपाल सरकार अधीनको बाहेक अरु कुनै हुलाक अड्डाको कुनै कर्मचारीले नेपाल बाहिर कुनै धनादेशको गलत भुक्तानी गरेको वा ढिलो भुक्तानी गरेकोमा ।

^{२०}परिच्छेद- ८क.

बचत बैंक सम्बन्धी व्यवस्था

४२क. बचत बैंकको काम गर्न पाउने हुलाक अड्डा : सानातिना रकम जम्मा गर्न चाहने व्यक्तिलाई बैंकिंग सुविधा प्रदान गर्ने काम सञ्चालन गर्नको लागि नेपाल सरकारले कुनै हुलाक अड्डालाई तोक्नेछ ।

४२ख. बचत बैंकसम्बन्धी नियम बनाउने अधिकार : (१) दफा ४२क. को प्रयोजनको लागि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको परामर्श लिई नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।

(२) उपदफा (१) को सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी ती नियमहरूमा खासगरी देहायका कुराहरूको व्यवस्था गर्न सकिनेछ :-

- (क) बचत बैंकमा राख्न सकिने अधिकतम र न्यूनतम रकमको हद,
- (ख) बचत बैंकमा रकम जम्मा गरे बापत दिइने ब्याजको दर,
- (ग) नाबालक, अविवाहिता वा विधवा स्त्रीलाई बचत बैंकको सुविधा दिँदा अपनाउनु पर्ने तरिका तथा कार्यविधि,
- (घ) अप्रचलित खाता र खाता स्थानान्तरणको व्यवस्था,
- (ड) बचत बैंक सम्बन्धी अन्य व्यवस्थाहरू ।

परिच्छेद- ९

सजाय र कार्य प्रणाली

४३. डाँक थैला वा हुलाक वस्तुहरू ओसारने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिहरूले खराब आचरण गरेमा सजाय : हुलाकबाट चलान गर्दाको अवस्थामा डाँक, थैला वा हुलाक वस्तु ओसारने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले देहायको कसूर गरेमा निजलाई ^१एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ :-

(क) काममा लगाइएको बखत मादक पदार्थले बेसूर भई बसेमा, वा

* पहिलो संशोधनद्वारा परिच्छेद नै थप ।

२० दोस्रो संशोधनद्वारा संशोधित ।

- (ख) डाँक, थैला वा हुलाक वस्तुको सुरक्षा खतरामा पर्ने गरी हेलचक्राई वा अरु खराब आचरण गरेमा, वा
- (ग) डाँक, थैला वा हुलाक वस्तु ओसार्ने वा डेलिभरी गर्ने काममा ढिलो गरेमा वा ढिलो हुने गरी यताउता घुमफिर गरेमा, वा
- (घ) डाँक, थैला वा हुलाक वस्तु सुरक्षित गरी ओसार्न वा डेलिभरी गर्न मनासिव माफिक ध्यान नदिएमा र मेहनत नगरेमा ।

४४. **डाँक थैला वा हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएका व्यक्तिले अनुमति नलिई वा सूचना नदिई आफूखुसी आफ्नो काम छोडेमा सजाय** : हुलाकबाट चलान गर्दाको अवस्थामा डाँक, थैला वा हुलाक वस्तु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले अनुमति नलिई वा १ महीनाको पूर्वसूचना नदिई आफु खुशी आफ्नो अड्डाको काम छोडेमा निजलाई ^①एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

४५. **हुलाक वस्तुहरु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएको व्यक्तिले भुट्टा कुरा दर्ता गरेमा सजाय** : हुलाकबाट चलान गर्दाको अवस्थामा हुलाक वस्तु ओसार्ने वा डेलिभरी गर्ने काममा लगाइएको र सो काम दर्ता किताब खडा गरी राख्नुपर्ने गरी कर्तव्य तोकिएको व्यक्तिले नगएको ठाउँमा गएको वा डेलिभरी नगरेको हुलाक वस्तु डेलिभरी गरेको भन्ने कुरा विश्वास परोस् भन्ने मनसायले दर्ता किताबमा कुनै भुट्टा कुरा दर्ता गरेमा वा गराएमा निजलाई ^①एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

४६. **हुलाक वस्तुहरु चोरी गर्ने, हिनामिना गर्ने, दबाउने, नष्ट गर्ने वा फयाँक्ने इत्यादि काम गरेमा सजाय** : ^①(१) हुलाक अड्डाको कर्मचारी वा डाँक परिवहनको काममा लागेका व्यक्ति वा संस्था वा अरु कसैले हुलाकबाट चलान गर्दाको अवस्थामा डाँक, थैला वा हुलाक वस्तु वा त्यसमा रहेका चिज, वस्तु चोरी गरेमा, भिकेमा, फयाँकेमा, हिनामिना गरेमा वा नष्ट गरेमा वा जुनसुकै उद्देश्यले दबाएमा वा क्षति पुऱ्याएमा निजबाट बिगो

^४ दोस्रो संशोधनद्वारा संशोधित ।

समेत असूल गरी निजलाई पाँच वर्षसम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(२) हुलाकबाट चलान गर्न हुलाक अड्डामा पोष्टिड गर्न ल्याउने हुलाक वस्तुहरु बुझिलिने काममा लगाइएको कर्मचारीले कसैसंग हुलाक वस्तुमा टिकट टाँसी दिउँला भनी टँसाई लिनु दिनु पर्ने अड्डा भित्रै वा अन्यत्र ठाउँमा पैसा लिई टिकट टाँसी नदिई हिनामिना गरेमा, त्यसरी लिए खाएको बिगो भराई निजलाई बढीमा एक वर्षसम्म कैद वा ने.रु. पाँच सयसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

४७. हुलाक वस्तुहरु खोलेमा, रोक्का गरिराखेमा वा ढिलो गरी ओसारेमा वा डेलिभरी गरेमा सजाय : आफ्नो कर्तव्यको विपरीत हुलाक अड्डाको कर्मचारीले हुलाकबाट चलान गर्दाको अवस्थामा हुलाक वस्तु खोलेमा वा खोलाएमा वा जानी जानी रोक्का गरेमा वा गराएमा वा ढिलो गरी ओसारेमा वा ओसारन लगाएमा वा ढिला गरी डेलिभरी गरेमा वा गराएमा निजलाई बढीमा एक वर्षसम्म कैद वा ने.रु. पाँचसय सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

तर यो ऐनले दिएको अधिकार अन्तर्गत वा नेपाल सरकारको लिखित आदेश बमोजिम वा अधिकार प्राप्त अदालतका निर्देश बमोजिम कुनै हुलाक वस्तु खोलेको, रोक्का राखेको वा ओसारन वा डेलिभरी गर्न ढिलो गरेकोमा यस दफाको कुनै कुरा लागू हुने छैन ।

४७क. डाँक परिवहनमा बाधा विरोध गरेमा सजाय : निर्धारित समय तालिका अनुसार डाँक परिवहन गराउँदा, कसैले बाधा विरोध गरेमा निजलाई ^{२०}दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

४८. बढी हुलाक टिकट लिएमा र सरकारी चिन्हमा जालसाजी गरेमा सजाय : हुलाक अड्डाको कर्मचारीले देहायको कुनै कसूर गरेमा निजलाई बढीमा एक वर्षसम्म कैद वा ने.रु. पाँच सयसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(क) जालसाजी गरी हुलाक वस्तुमा भुट्टा सरकारी चिन्ह लगाएमा, वा

(ख) हुलाक वस्तुमा लगाइएको सरकारी चिन्ह जालसाजी गरी हेरफेर गरेमा वा हटाएमा वा मेटेमा, वा

^{२०} दोस्रो संशोधनद्वारा थप ।

^{२१} चौथो संशोधनद्वारा संशोधित ।

- (ग) हुलाक वस्तु डेलिभरी गर्ने काम सुम्पिएकोमा, सो वस्तुको यो ऐन बमोजिम नलाग्ने हुलाक टिकटको कुनै रकम जानी जानी मागेमा वा प्राप्त गरेमा ।
४९. **हुलाक अड्डाका लिखतहरु जालसाजी गरी बनाएमा, हेरफेर गरेमा, दबाएमा वा नष्ट गरेमा सजाय** : कसैले जालसाजी गरी कुनै लिखत गलत किसिमसंग तयार गरेमा वा कुनै लिखत हेरफेर गरेमा वा दबाएमा वा नष्ट गरेमा निजलाई बढीमा दुई वर्षसम्म कैद वा ने.रु. एक हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
५०. **हुलाक महसूल नतिरेको हुलाक वस्तुहरु जालसाजी गरी पठाउनेलाई सजाय** : हुलाक अड्डाको कर्मचारीले यो ऐन अन्तर्गत तोकिएको तरिका अनुसार हुलाक महसूल तिर्नुपर्ने नतिरेको वा असूल गर्नुपर्ने नगरिएको कुनै हुलाक वस्तुलाई जालसाजी गर्ने नियतले हुलाकबाट चलान गरेमा वा हुलाक थैलामा राखेमा, निजलाई बढीमा दुई वर्षसम्म कैद वा ने.रु. एक हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
५१. **दफा ३ उल्लंघन गरेमा सजाय** : (१) कुनै व्यक्तिले देहायको कुनै कसूर गरेमा निजलाई सो कसूरसंग सम्बन्धित प्रत्येक चिट्ठी वापत बढीमा ने.रु. पच्चीससम्म जरिवाना हुनेछ :-
- (क) दफा ३ बमोजिमको नेपाल सरकारको एकाधिकार भित्रको कुनै चिट्ठी हुलाक बाहेक अर्कै साधनबाट ओसारेमा, वा
 - (ख) त्यस्तो एकाधिकार भित्रको कुनै चिट्ठी हुलाक बाहेक अर्कै साधनबाट ओसार्ने कामसँग सम्बन्धित अरु कुनै काम गरेमा, वा
 - (ग) त्यस्तो एकाधिकार भित्रको कुनै चिट्ठी हुलाक बाहेक अर्कै साधनबाट पठाएमा वा पठाउनको निमित्त दिएमा वा डेलिभरी गरेमा, वा
 - (घ) दफा ३ को देहायका (क), (ख) वा (ग) मा लेखिए बमोजिम चिट्ठीहरु हुलाक बाहेक अर्कै साधनबाट पठाउन जम्मा गरेमा ।
- (२) कुनै व्यक्तिले यस दफा अन्तर्गत सजाय हुने कसूरको प्रमाणित भैसकेपछि फेरी पनि सोही कसूर गरेमा, निजलाई त्यस्तो प्रत्येक कसूर वापत ने.रु. पचाससम्म जरिवाना हुनेछ ।

५२. **दफा (४) उल्लंघन गरेमा सजाय** : (१) दफा ४ उल्लंघन गरी कुनै व्यक्तिले चिट्ठीहरू ओसारेमा, प्राप्त गरेमा, पठाउनको निमित्त दिएमा वा डेलिभरी गरेमा, निजलाई त्यस्तो प्रत्येक चिट्ठी वापत बढीमा ने.रु. पचाससम्म जरिवाना हुनेछ ।

(२) कुनै व्यक्तिले यस दफा अन्तर्गत सजाय हुने कसूर गरेको प्रमाणित भईसकेपछि, फेरी फेरी पनि सोही कसूर गरेमा निजलाई त्यस्तो प्रत्येक कसूर वापत बढीमा ने.रु. दुई सयसम्म जरिवाना हुनेछ ।

५३. **दफा १३ अन्तर्गत बनेका नियमहरू उल्लंघन गरेमा सजाय** : (१) हुलाक टिकटहरू बिक्री गर्न नियुक्त भएको व्यक्तिले दफा १३ को उपदफा (२) को खण्ड (क) अन्तर्गत बनेको कुनै नियमद्वारा तोकिएको भन्दा बढी मूल्य लिई हुलाक टिकट बिक्री गरेमा ^१त्यसरी लिएको बढी रकम निजबाट भराई निजलाई एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

(२) कुनै व्यक्तिले दफा १३ अन्तर्गत बनेको अरु कुनै नियम उल्लंघन गरेमा निजलाई बढीमा ने.रु. दुई सय सम्म जरिवाना हुनेछ ।

५४. **दफा १६ वा दफा १७ उल्लंघन गरेमा सजाय** : (१) कुनै व्यक्तिले दफा १६ वा दफा १७ उल्लंघन गरी हुलाकबाट कुनै हुलाक वस्तु वा अरु चिज वस्तु पठाएमा वा पठाउनको निमित्त दिएमा निजलाई बढीमा एक वर्षसम्म कैद वा ने.रु. पाँचसयसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

(२) दफा १६ वा दफा १७ मा लेखिएको कुराहरू उल्लंघन गरी पठाइएको भन्ने आरोपमा हुलाक वस्तु हुलाक अड्डामा रोक्का रहे तापनि सो पठाउनेले हुलाकको उचित समयमा वस्तुको डेलिभरी भए सरह मानिई कुनै कारवाई गर्न बाधा हुने छैन ।

५५. **पत्र मञ्जूषा विगानेलाई सजाय** : कुनै व्यक्तिले हुलाक वस्तुहरू खसाल्न हुलाक अड्डाबाट राखिएको पत्र मञ्जूषामा आगो, सलाई वा बत्ती वा विष्फोटक, खतरनाक, फोहर, दुर्गन्ध वा हानिकारक वस्तु, वा तरल पदार्थ राखेमा वा पत्र मञ्जूषामा फोहर मैला गरेमा वा पत्र मञ्जूषामा त्यसको कुनै अङ्ग वा त्यसमा भएको वस्तुलाई हानी पुग्न सक्ने गरी कुनै काम गरेमा ^२क्षतिग्रस्त पत्र मञ्जूषा मर्मत गर्न लगाई निजलाई पाँच सय रुपैयाँसम्म जरिवाना हुनेछ ।

^१ दोस्रो संशोधनद्वारा संशोधित ।

^२ चौथो संशोधनद्वारा संशोधित ।

५६. हुलाक अड्डा वा पत्र मञ्जूषालाई बेरुप पार्नेलाई सजाय : कुनै व्यक्तिले हुलाक अड्डा वा हुलाक वस्तुहरु खसाल्नको निमित्त हुलाक अड्डाबाट राखिएको पत्र मञ्जूषामा कुनै विज्ञापन, सूचना, सूचीपत्र, लिखित, बोर्ड वा अरु कुनै चिज वस्तु टाँसेमा, लगाएमा, वा रंग रोगन लगाई वा अरु कुनै किसिमबाट बेरुप पारेमा, ^{*}बेरुप पारिएकोपत्र मञ्जूषा मर्मत गर्न लगाई निजलाई पाँचसय रुपैयाँसम्म जरिवाना हुनेछ ।
५७. भुट्टा विवरण भरेमा सजाय : हुलाकबाट पठाइने कुनै हुलाक वस्तु वा त्यस्मा रहेका कुनै चिज वस्तु वा त्यस्को मूल्यको सम्बन्धमा कुनै विवरणपत्र भर्नु पर्ने भएको व्यक्तिले जानी जानी कुनै भुट्टा कुरा भरी दिएमा निजलाई बढीमा ^१एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
- ^१५८. डाँक रोक्का गरेमा वा खोलेमा वा डाँक थैला भिजाएमा वा हस्तान्तरण गर्न ढिलासुस्ती गरेमा सजाय : कुनै व्यक्तिले यो ऐन वा नेपाल सरकारको आदेश वा अधिकार प्राप्त अधिकारी वा अदालतको आदेश बमोजिम बाहेक हुलाकबाट चलान गर्दाको अवस्थामा कुनै डाँक थैला वा हुलाक वस्तु निर्दिष्ट स्थानमा नपुग्दै कुनै बहानाले बीचमा रोकेमा वा खोलेमा वा डाँक थैला भिजाएमा वा डाँक वा हुलाक वस्तु हस्तान्तरण गर्ने काममा खटिएका कर्मचारीलाई सो गर्नमा बाधा विरोध गरेमा निजलाई तीन महीनासम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
५९. गलत डेलिभरी भएको हुलाक वस्तु वा डाँक थैलालाई आफू साथ राखिछोडेमा सजाय : कुनै व्यक्तिले हुलाकबाट चलान गर्दाको अवस्थामा अर्कै व्यक्तिलाई डेलिभरी गर्नुपर्ने कुनै हुलाकवस्तु वा डाँक थैलालाई जालसाजी गरी आफूसाथ राखी छोडेमा वा जानी जानी दबाएमा वा फ्याँकी दिएमा वा रोक्का गरेमा वा हुलाक अड्डाको कर्मचारीको आदेश बमोजिम फिर्ता डेलिभरी नगरेमा वा फिर्ता डेलिभरी गर्न इन्कार गरेमा निजलाई बढीमा ^१दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
६०. चिट्ठीको डेलिभरीमा बाधा दिएमा सजाय : कुनै व्यक्तिले अरु व्यक्तिलाई हानी पुऱ्याउने खास बदनियतले सो व्यक्तिलाई डेलिभरी हुनुपर्ने कुनै चिट्ठी खोलेमा वा खोलाएमा वा

^{*} दोस्रो संशोधनद्वारा संशोधित ।

डेलिभरी गर्ने काममा कुनै तवरले बाधा पुऱ्याउने काम गरेमा निजलाई ^१एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

तर ठेगानावाला नावालिग रहेछ वा अरु व्यक्तिको संरक्षणमा बसेको रहेछ भने त्यस्तो ठेगानावालाको बाबु, आमा वा संरक्षकले उपरोक्त कुनै काम कुरा गरेकोमा यो दफा लागू हुने छैन ।

६१. **हुलाक टिकट लागेको लिखतको कुरा मेटेमा वा लिखतमा लागेको हुलाक टिकट भिकेमा सजाय** : कुनै व्यक्तिले जालसाजी गरी वा नेपाल सरकारको हानि नोक्सानी गराउने बदनियतले कुनै लिखतको प्रयोजनको निमित्त सो लिखतमा टाँसेको हुलाक टिकट अर्कै लिखतमा प्रयोग गर्न हुने गर्न लिखतको कुरा मेटेमा वा हुलाक टिकट नै भिकेमा निजलाई बढीमा तीन वर्षसम्म कैद वा ने.रु. पन्ध्र सयसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

६१क. **हुलाक टिकट भिकेमा सजाय** : हुलाक अड्डाको कर्मचारी वा डांक परिवहनमा लागेका व्यक्तिले हुलाक महसुल बापत हुलाक वस्तुमा टाँसिएको हुलाक टिकट चोरी गरेमा, भिकेमा, फ्याँकेमा वा कुनै प्रकारले नष्ट गरेमा निजलाई त्यस्तो टिकटको विगो असूल गरी एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

६२. **अधि प्रयोग भै सकेको हुलाक टिकट प्रयोग गरेमा सजाय** : कुनै व्यक्तिले जालसाजी गरी वा नेपाल सरकारको हानी नोक्सानी गराउने बदनियतले अधि प्रयोग भै सकेको भन्ने थाहा भएको कुनै हुलाक टिकटलाई ^२पुनः प्रयोग गरेमा ^१नेपाल सरकारलाई क्षति पुग्न गएको रकम निजबाट असूल गरी बढीमा दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

६३. **हुलाक टिकटमा लगाइएको सरकारी चिन्ह मेटेमा सजाय** : कुनै व्यक्तिले जालसाजी गरी वा नेपाल सरकारको हानी नोक्सानी गराउने बदनियतले कुनै हुलाक टिकट प्रयोग भै रद्दी भैसकेको भन्ने जनाउन लगाइएको सरकारी चिन्हलाई मेटेमा, त्यस्तो सरकारी चिन्ह मेटेको कुनै हुलाक टिकट आफनो साथमा राखी छाडेमा वा बेच बिखन गरेमा

^१ दोस्रो संशोधनद्वारा थप ।

^२ पहिलो संशोधनद्वारा संशोधित ।

^३ दोस्रो संशोधनद्वारा संशोधित ।

- ➔..... निजलाई बढीमा तीन वर्षसम्म कैद वा ने.रु. पन्ध्र सयसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
- ☒ ६४. हुलाक टिकट वा हुलाक वस्तु सम्बन्धी कसूरमा थप सजाय : कुनै व्यक्तिले हुलाक टिकट, हुलाक आदेश वा जवाफीपत्र (कुपन) र हुलाकबाट चलान गर्दाको अवस्थाको हुलाक वस्तु वा त्यसमा रहेको कुनै चिज वस्तुको चोरी, डाँका, कीर्त वा जालसाजी गरेमा त्यस्तो कसूर वापत प्रचलित नेपाल कानून बमोजिम हुने सजायमा थप एक वर्षसम्म कैद वा एकहजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
६५. कसूर गर्न प्रयत्न गरेमा वा दुरुत्साहन गरेमा सजाय : यो ऐन अन्तर्गत सजाय हुने कुनै कसूर गर्न प्रयत्न गर्ने वा दुरुत्साहन गर्ने व्यक्तिलाई सोही कसूर गर्नेलाई सरह सजाय हुनेछ ।
६६. हुलाक अड्डाको सम्पत्ति भन्ने प्रमाणित गर्नु पर्याप्त हुने : हुलाकद्वारा पठाइएको हुलाक वस्तु वा डाँक थैलाको सम्बन्धमा भएको कुनै कसूरमा मुद्दा चलाउँदा, सो वस्तु मोल पर्ने वा नपर्ने जे भए तापनि हुलाक अड्डाको सम्पत्ति हो भन्ने प्रमाणित गर्नु पर्याप्त हुनेछ ।
६७. यो ऐन अन्तर्गतको मुद्दा सरकारवादी हुने : यो ऐन अन्तर्गत सजाय हुने कसूर सम्बन्धी मुद्दामा नेपाल सरकार वादी हुनेछ ।
- *६८.
- ☒ ६८क. मुद्दा हेर्ने अधिकार : (१)दफा ४३, ४४, ४५, ४७क, ५१, ५२, ५३, ५५, ५६, ५७, ५९, ६०, ६१क र ६२ बमोजिम सजाय हुने कसूरसम्बन्धी मुद्दाको कारवाही र किनारा गर्ने अधिकार सम्बन्धित क्षेत्रीय निर्देशकलाई हुनेछ ।
- (२) उपदफा (१) बमोजिमको मुद्दा हेर्ने अधिकारीलाई जिल्ला अदालतलाई भए सरहको अधिकार हुनेछ ।
- ☉(३) उपदफा (१) बमोजिम क्षेत्रीय निर्देशकले गरेको निर्णय उपर सम्बन्धित क्षेत्रीय हुलाक निर्देशनालय रहेको अञ्चलको पुनरावेदन अदालतमा पुनरावेदन लाग्नेछ ।

* पहिलो संशोधनद्वारा भिकिएको ।

* न्याय प्रशासन सुधार (चौथो संशोधन) ऐन, २०४३ द्वारा खारेज ।

☒ दोस्रो संशोधनद्वारा थप ।

☉ तेस्रो संशोधनद्वारा संशोधित ।

* न्याय प्रशासन ऐन, २०४८ द्वारा संशोधित ।

(४) जिल्ला अदालतले आफू समक्ष दायर भएको हुलाक अपराध सम्बन्धी मुद्दाको कारवाही गर्दा सो मुद्दाको रोहबाट सम्बन्धित अभियुक्तले उपदफा (१) मा उल्लेखित दफाहरूसँग सम्बन्धित कुनै कसूर समेत गरेको देखिएमा जिल्ला अदालतले त्यस्तो कसूर सम्बन्धी मुद्दामा समेत कारवाही र किनारा गर्न सक्नेछ ।

(५) हुलाक अपराध सम्बन्धमा तहकिकात गर्दा एकै व्यक्तिले एकभन्दा बढी कसूर गरेको वा एउटै हुलाक वस्तुको सम्बन्धमा विभिन्न व्यक्तिले छुट्टाछुट्टै कसूर गरेकोमा त्यस्ता कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार बेग्लाबेग्लै क्षेत्रीय निर्देशकको अधिकार क्षेत्रभित्र पर्ने रहेछ भने त्यस्ता कसूरहरू सम्बन्धी मुद्दाको कारवाही र किनारा गर्ने अधिकार त्यस्तो हुलाक वस्तु डेलिभरी दिने हुलाक अड्डा रहेको ^७क्षेत्रको क्षेत्रीय निर्देशकलाई हुनेछ ।

(६) एकै व्यक्तिले गरेको हुलाक अपराधी सम्बन्धी विभिन्न कसूरहरू वा विभिन्न व्यक्तिले एउटै हुलाक वस्तु सम्बन्धमा गरेको विभिन्न कसूरहरूमध्ये कुनै कसूरसम्बन्धी मुद्दा हेर्ने अधिकार क्षेत्रीय निर्देशकको अधिकारक्षेत्र भित्र र कुनै कसूर सम्बन्धी मुद्दा हेर्ने अधिकार जिल्ला अदालतको अधिकारक्षेत्र भित्र पर्ने रहेछ भने त्यस्तो कसूरहरू सम्बन्धी मुद्दा हेर्ने अधिकार त्यस्तो हुलाक वस्तु डेलिभरी हुने जिल्लाको जिल्ला अदालतलाई हुनेछ ।

१६८ख.

परिच्छेद-१०

विविध

६९. अरु नियम बनाउने अधिकार : यो ऐनलाई कार्यान्वित गर्न नेपाल सरकारले अरु नियमहरू पनि बनाउन सक्नेछ र ती नियमहरूमा लेखिएका कुनै कुरा उल्लंघन गरेमा बढीमा ^८पाँच सय रुपैयाँसम्म जरिवाना हुने गरी व्यवस्था गर्न सक्नेछ ।

७०. अधिकार सुम्पन सक्ने : (१) नेपाल सरकारले यो ऐन बमोजिम आफूलाई प्राप्त नियम बनाउने अधिकार बाहेक कुनै वा सबै अधिकार महानिर्देशकले प्रयोग गर्न पाउने गरी सुम्पन सक्नेछ ।

^७ तेस्रो संशोधनद्वारा संशोधित ।

^८ चौथो संशोधनद्वारा खारेज ।

^९ चौथो संशोधनद्वारा संशोधित ।

(२) उपदफा (१) बमोजिम प्राप्त भएको कुनै अधिकार महानिर्देशकले नेपाल सरकारको स्वीकृति लिई ~~क्षेत्रीय~~ क्षेत्रीय निर्देशक वा अन्य कुनै अधिकृतलाई सुम्पन सक्नेछ ।

७१. खारेजी : यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमहरु, आदेश वा सूचनाहरुमा लेखिएको कुरासँग बाझिए जति नेपाल कानून खारेज भएको वा अवस्थानुसार यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम, आदेश वा सूचनासँग मिल्ने गरी संशोधन भएको मानिनेछ ।

द्रष्टव्य :

१. हुलाक (तेस्रो संशोधन) ऐन, २०४५ को दफा ५ र ६ निम्न बमोजिम रहेको छ :
 - “५. रूपान्तर : मूल ऐनमा ठाउँठाउँमा प्रयोग भएको “नियन्त्रक” भन्ने शब्दको सट्टा “क्षेत्रीय निर्देशक” भन्ने शब्दहरु राखी रूपान्तर गरिएको छ ।
 ६. खारेजी : हुलाक महसुल ऐन, २०१९ खारेज गरिएको छ ।”
२. केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ ले देहायको शब्दको सट्टा देहायको शब्द राखी रूपान्तरण गरेको छ :

“श्री ५ को सरकार” भन्ने शब्दको सट्टा “नेपाल सरकार” ।

* पहिलो संशोधनद्वारा संशोधित ।